



नेपाल सरकार
शिक्षा मन्त्रालय

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (EVENT)

बुद्धनगर, काठमाडौं

भौचरमा आधारित छोटो अवधिको सीपमूलक तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।

यस परियोजनाले विभिन्न तालिम तथा रोजगार सेवा प्रदायक संस्थाहरू मार्फत् तपसिलका विषयमा यही २०७२ साल पौष महिनादेखि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूमा भौचर प्रणालीमा आधारित ३ महिने (३९० घण्टे) सीपमूलक तालिम सञ्चालन गर्न लागेको हुँदा इच्छुक बेरोजगार युवाहरूले आवेदन फाराम बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ। आवेदन फाराम यस परियोजनाको वेबसाइट www.event.gov.np बाट पनि डाउनलोड गरी भर्न सकिनेछ ।

फाराम पाइने र बुझाउने स्थान: **ईभेन्ट परियोजना, बुद्धनगर, काठमाडौं**

फाराम बुझाउने अन्तिम मिति: **२०७२ साल पौष ८ गते मङ्गलबार**

सीपमूलक तालिमका विषयहरू

आल्मुनियम फेब्रिकेटर	आर्क वेल्डर	एसिस्टेन्ट वेटर	अटो मेकानिक
बेकरी	ब्रिक लेयर मेसन(डकर्मी)	विल्डिङ इलेक्ट्रिसियन	विल्डिङ पेन्टर
केअर गिभर	चाइनिज कुक	कमी (Commis) III	कन्टिनेन्टल कुक
ईसिडि फेसिलिटेटर	जुनियर प्लम्बर	एफ एम रेडियो टेक्निसियन	फेशन डिजाइनर
फर्निचर मेकर	गलैचा वेभर	हाउस किपिङ	ईन्डियन कुक
ईन्डस्ट्रियल ईलेक्ट्रिसियन	जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन	ईलेक्ट्रिकल मोटर रिवाइन्डर	जुनियर पोल्ट्रि टेक्निसियन
जुनियर टेलिकम टेक्निसियन	मोवाइल फोन रिपेयर टेक्निसियन	मोटरसाइकल सर्भिस मेकानिक	मशरूम ग्रोअर
रिसेप्सनिष्ट	सेक्युरिटी गार्ड	सु मेकर (ShoeMaker)	सोलार पावर टेक्निसियन
टेलरिङ	थाइका आर्ट	भिलेज एनिमल हेल्थ वर्कर	

तालिमका विशेषताहरू

- तालिम तथा सीप परीक्षण निशुल्करूपमा सञ्चालन हुने र तालिमको समयमा खाजाको व्यवस्था समेत हुने ।
- गरिब, महिला, दलित, अपाङ्ग, लोपोन्मुख तथा सीमान्तीकृत जनजाति, पिछडिएको क्षेत्रमा बसोवास गर्ने व्यक्ति र भुकम्प पिडितलाई प्राथमिकता दिइने ।
- तालिमपश्चात् तालिम प्रदायक संस्थाहरूबाट रोजगारीका लागि सहजीकरण हुने ।
- १६ वर्ष देखि ४० वर्षसम्मका पुरुष र १६ देखि ४५ वर्षसम्मका महिला र अन्य युवाहरू तालिममा समावेश हुन पाउने ।
- साधारण लेखपढ गर्नसक्ने बेरोजगार युवाहरूलाई तालिममा प्राथमिकता दिइने ।

आवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो।
२. दलित, अपाङ्ग, भुकम्प पिडित, लोपोन्मुख तथा सीमान्तकृत जनजातिको हकमा प्रमाण खुल्ने कागजातको प्रतिलिपि ।

थप जानकारीका लागि:

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि(EVENT) परियोजना
बुद्धनगर, काठमाडौं
फोन नं. ४७८६३११, ४७८६४११

टोल फ्री १६६००-१६७७७७ (यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन)

वेबसाइट: www.event.gov.np, ईमेल: eventproject2068@gmail.com, info@event.gov.np